



नेपाल बीमक संघ Nepal Insurers' Association

चि.प.का. काठमाडौं दर्ता नं.: २०१/०५३/५४

स.क.प. दर्ता नं.: ४१४७४

स्थायी लेखा नं.: ६०२९०६२६३

त्रिपुरेश्वर, काठमाडौं



पत्र संख्या: २०८२-८३

चलानी नं. ४२

: २०८२/१०/०२

मिति:

श्री नेपाल बीमा प्राधिकरण
कुपण्डोल, ललितपुर ।

विषय: स्वदेशी पुनर्बीमकसँगको हिसाब राफसाफ सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूले त्याहाबाट जारी पुनर्बीमा निर्देशिका बमोजिम पुनर्बीमा गर्दै आएको व्यहोरा विधितै छ । पुनर्बीमा निर्देशिकामा रहेका व्यवस्थाहरूको सम्बन्धमा देहाय बमोजिमको कठिनाई रहेको व्यहोरा त्याहाको जानकारीको लागि अनुरोध गर्दै आवश्यक सहजीकरण गरिदिनु हुन यसै पत्र मार्फत बीमक संघ पुनः ध्यानाकर्षण गर्दछ ।

लेनादेना राफसाफ सम्बन्धमा:

पुनर्बीमा निर्देशिकाको परिच्छेद ९ दफा २६ मा लेनादेना राफसाफ गर्नुपर्ने शिर्षक अन्तर्गतको दफा २६। १) मा बीमकले स्वदेशी पुनर्बीमकको प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनादेना अर्को त्रैमासिक अवधि भित्र राफसाफ गर्नुपर्ने र सोहि दफाको उपदफा (२) मा बीमकले अर्को बीमकसँग गरेको फ्याकलेटिभ पुनर्बीमा कारोबार प्रत्येक त्रैमासिक अवधिको कारोबारको हिसाब किताब, लेनादेना अर्को त्रैमासिक अवधि भित्र राफसाफ गर्नुपर्ने व्यवस्था बमोजिम बीमकहरूले पुनर्बीमा कम्पनीलाई तिर्नुपर्ने रकम समयसीमा भित्रै भुक्तानी गर्ने गरेको भएता पनि पुनर्बीमा कम्पनीबाट पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएकोले निर्देशिकामा रहेको व्यवस्था बमोजिम भुक्तानी गर्न निर्देशन दिएको खण्डमा बीमकहरूको तरलतामा सुधार आउने र जेनजीसँग सम्बन्धित दाबी भुक्तानीमा थप सहयोग पुगी निर्देशिकामा रहेको व्यवस्था समेत कार्यान्वयन हुने व्यहोरा निवेदन गर्दछौं । आ.व २०८२।८३ को पहिलो त्रैमाससम्म हाल सम्म प्राप्त देहाय बमोजिमका बीमकहरूको उल्लेखित रकम स्वदेशी पुनर्बीमक कंमशः हिमालयन री तथा नेपाल रीबाट प्राप्त हुन बाँकी रहेको देखिएको छ ।





नेपाल बीमक संघ Nepal Insurers' Association



जि.प्र.का. काठमाडौं दर्ता नं.: ५०१/०५३/५४

स.क.प. दर्ता नं.: ४१४७४

स्थायी लेखा नं.: ६०२९०६२६३

त्रिपुरेश्वर, काठमाडौं

पत्र संख्या:

चलानी नं.

मिति:

बीमक	नेपाल री (तिर्नुपर्ने), लिनुपर्ने	हिमालयन री (तिर्नुपर्ने), लिनुपर्ने
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. (जे.जी.संग सम्बन्धित लिनुपर्ने बाहेक)	(२६,७६,९७,७९३)	१७,७९,१५,१२८.०५
एनएलजी इन्स्योरेन्स लि.	२६,७३६,६३०.००	३१,००,०४,८५५.५३
सानिमा जीआइसि इन्स्योरेन्स लि.	(२,९०,१९,३२०.९३)	१८,४१,१४,६६८.९८
युनाइटेड अजोड इन्स्योरेन्स लि.		२,६७,८१,६८०.८५
सलिको इन्स्योरेन्स लि.	४९,२२,२२,३९०.९२	३१,५४,९९,०४६.२९
आइजीआई प्रुडेन्सियल लि.		११०,९६५,९९४.३५
नेपाल इन्स्योरेन्स कम्पनी लि.	१३,६१,२४,८३५.४६	६,९८,११३.५८
नेशनल इन्स्योरेन्स कम्पनी लि.	(७३,१३,८३६.४३)	११,७६०,०६६.०२
ओरिएण्टल इन्स्योरेन्स कम्पनी लि.	(३८५,४६४,७७१.१७)	(६७,९३२,६३०।४०)
हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.	३,३८,२५,२८३.७३	४९३९००४.२५
नेको इन्स्योरेन्स लि.	१३९,८०३,३९९.२५	३८,८६८,८५४.२३

उपरोक्त लेनादेना रकम राफसाफ नभएको वा विलम्ब भएको खण्डमा बीमकहरुले पुनर्बीमा कम्पनीहरुबाट प्राप्त गर्नुपर्ने रकमलाई त्याहाको निर्देशन बमोजिम समयगत रुपमा नाफा नोक्सान हिसाबमा खर्च लेखि आवश्यक रकमको समेत व्यवस्था गर्नुपर्ने भएकोले नाफा नोक्सान हिसाबमा नोक्सानको अश थप हुने व्यहोरा समेत यसै निवेदन मार्फत आग्रह गर्दछौं।

साथै नेपाल बीमक संघको मिति २०८२।०४।२६ गतेको पत्र संख्या २०८२।८३।०६ मार्फत समेत उपरोक्त विषयमा त्याहाको ध्यानाकर्षण गरिएको तर हाल सम्म सो विषय उपर कुनै पनि सुनवाई नभएको व्यहोरा सहितको ध्यानाकर्षण यसै पत्रमार्फत जानकारीको लागि पुनः अनुरोध गर्दछौं।

धन्यवाद।

महामासिचव

सुनिल बल्लभ पन्त

अध्यक्ष

वीरेन्द्र बैदवार क्षेत्री

संलग्न: मिति २०८२।०४।२६ गतेको पत्र संख्या २०८२।८३ चलानी नं. ०५ मार्फत नेपाल बीमा प्राधिकरणमा पेश गरिएको पुनर्बीमा कारोबार सम्बन्धी पत्र।